



કર્જા અસૂલી વિભાગ

लिलाम बढाइबढमा सबैभन्दा बढी रकम कबोल गर्ने व्यक्तिले कबोल गरेको रकमको १० प्रतिशत रकम नगदै धरौटी स्वरूप तत्कालै सोहीदिन बैकमा जम्मा गर्नुपर्नेछ । बोलकबोल स्वीकृत रकममै बैकले धितो सुरक्षण दिने निर्णय गरेमा त्यसको सूचना दिएको ३५ दिन भित्र कबोल गरेको रकमको बाँकी सम्पूर्ण रकम बैकमा जम्मा गर्नुपर्नेछ । अन्यथा धरौटी बापतको रकम जफत हुनेछ । कबोल मृत्युमा लिलाम बिक्री गर्ने वा नगर्ने सम्पूर्ण अधिकार यस बैकमा सुरक्षित रहनेछ । उल्लेखित सुरक्षण घर-जग्गाको बारेमा थप जानकारी चाहिएमा कार्यालय समयभित्र सम्बन्धित शाखामा सम्पर्क राखी आवश्यक जानकारी लिन सकिनेछ । साथै, कर्जा सुरक्षणार्थ रहेको उल्लेखित घर-जग्गाबाट समेत बैकको सम्पूर्ण लेना रकम असुल उपर नभएमा कर्जा सम्झौता र प्रचलित नियमअनुसार कानुन बमोजिम ऋणी, सञ्चालक तथा जमानिकर्ताहरुको अन्य चल अचल जायजेषा/श्रीसम्पत्तिबाट बाकी लेना रकम असुल उपर गरीने व्यहोरा सम्बन्धित सबैलाई यसै सूचनाद्वारा सूचित गरीन्छ ।

चालुपूजी कर्जा, स्थायी चालुपूजी कर्जा, फोर्स टर्मिनेटिङ्ग कर्जा, ओभरड्राफ्ट कर्जा, आवधिक कर्जा

टपुऔं एनीभर्सरी बिजनेस चालुपुजौं कर्जा

घर कर्जा

सुलभ आवास कर्जा

कृष्ण आवधिक र चालुपुर्जि कर्जा

कृष्ण आवधिक र चालुपुर्जि कर्जा

कृष्ण आवधिक र चालुपुर्जि कर्जा

कृष्ण आवधिक र चालुपुर्जि कर्जा

हार्दपोथिकेशन कर्जा

हार्दपोथिकेशन कर्जा